

Unaudited Financial Results (Quarterly)

As at First quarter (30/06/2069) of the Fiscal Year 2069/70

Rs. in '000

S.No.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital and Liabilities (1.1 to 1.7)	20,722,445	20,354,298	18,390,782
1.1	Paid Up Capital	2,101,840	2,101,840	2,101,840
1.2	Reserve and Surplus	246,972	179,916	184,864
1.3	Debtenture and Bonds		-	-
1.4	Borrowings	41,825	88,250	160,000
1.5	Deposits (a+b)	17,598,821	17,354,534	15,173,604
	a. Domestic Currency	17,206,396	16,945,245	14,504,611
	b. Foreign Currency	392,425	409,290	668,992
1.6	Income Tax Liability		6,523	-
1.7	Other Liabilities	732,987	623,235	770,474
2	Total Assets (2.1 to 2.7)	20,722,445	20,354,298	18,390,782
2.1	Cash and Bank Balance	2,672,055	3,769,874	3,751,137
2.2	Money at Call and Short Notice	18,500	21,100	232,200
2.3	Investments	1,533,348	1,529,903	1,530,670
2.4	Loans and Advances(a+b+c+d+e+f)	15,597,219	14,415,393	12,102,652
	a. Real Estate Loan	2,709,382	2,528,889	2,528,270
	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs. 10 million)	303,870	284,592	338,437
	2. Business Complex and Residential Apartment Construction Loan	580,783	473,391	454,084
	3. Income Generating Commercial Complex Loan	-		
	4. Other Real Estate Loans (Including Land Purchase & Plotting)	1,824,729	1,770,907	1,735,749
	b. Personal Home Loan of Rs. 10 million or less	422,673	407,933	424,856
	c. Margin Type Loan	93,309	102,941	71,740
	d. Term Loan	2,995,129	2,922,163	2,699,003
	e. Overdraft Loan /TR Loan/WC Loan	6,100,744	5,526,535	3,910,414
	f. Others	3,275,982	2,926,932	2,468,369
2.5	Fixed Assets	571,365	324,345	211,133
2.6	Non Banking Assets			
2.7	Other Assets	329,958	293,684	562,990
3	Profit and Loss Account	UP to This Quarter	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
3.1	Interest Income	511,520	1,980,320	491,713
3.2	Interest Expenses	277,724	1,405,860	361,342
	A. Net Interest Income (3.1-3.2)	233,796	574,460	130,371
3.3	Fees, Commission and Discount	20,571	40,361	18,580
3.4	Other Operating Income	43,910	71,927	3,162
3.5	Foreign Exchange Gain/Loss (Net)	350	23,092	7,494
	B. Total Operating Income (A + 3.3+3.4+3.5)	298,627	709,840	159,607
3.6	Staff Expenses	39,753	108,814	28,825
3.7	Other Operating Expenses	53,989	212,723	47,377
	C. Operating Profit Before Provision (B - 3.6-3.7)	204,885	388,303	83,405
3.8	Provision for Possible Losses	102,474	122,822	1,414
	D. Operating Profit (C - 3.8)	102,411	265,481	81,991
3.9	Non Operating Income/Expenses (Net)	2,963	10,470	893
3.10	Write Back to Provision for Possible Loss		79,437	-
	E. Profit from Regular Activities (D + 3.9+3.10)	105,374	355,388	82,885
3.11	Extraordinary Income/Expenses		-	-
	F. Profit before Bonus and Taxes (E + 3.11)	105,374	355,388	82,885
3.12	Provision for Staff Bonus	9,579	32,308	7,535
3.13	Provision for Tax	28,738	98,286	22,605
	G. Net Profit/Loss (F - 3.12-3.13)	67,057	224,794	52,745
4	Ratios(Mandatory)	At the End of This Quarter	Previous Quarter Ending	At the end of Corresponding Previous Year Quarter
4.1	Capital Fund to RWA	13.30%	14.47%	16.30%
4.2	Non Performing Loan (NPL) To Total Loan	2.40%	2.01%	3.06%
4.3	Total Loan Loss Provision to NPL	104.00%	98.70%	65.76%
4.4	Cost of Funds	6.44%	8.86%	9.56%
4.5	Credit to Deposit Ratio (Calculated as per NRB Directives)	79.79%	75.10%	72.08%

* Figures have been regrouped/rearranged wherever necessary

** Above figures are subject to change upon otherwise instructions of Statutory Auditors and/or Regulatory Authorities

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ को अनुसूची १४

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)

१) वित्तीय विवरण

- (क) त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान सम्बन्धी विवरण । यस बैंकको त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।
- (ख) प्रमुख वित्तीय अनुपातहरु

प्रति शेयर आमदानी	रु. १२।७६	प्रति शेयर कुल सम्पत्ति मूल्य	रु. ९८५।९२
मूल्य आमदानी अनुपात	१५.५९ प्रतिशत	तरलताको अनुपात	२३.२५ प्रतिशत
प्रति शेयर नेटवर्थ	रु. १११।७५		

२) व्यवस्थापकीय विश्लेषण :

- (क) हालसम्म यस बैंकको वित्तीय स्थिति व्यवस्थापनले प्रक्षेपण गरे अनुरूप नै रहेको छ । निक्षेप, कर्जा तथा मुनाफाको वृद्धि सम्बन्धमा वित्तीय विवरणले नै प्रस्ट पार्दछ । संस्थाको मौज्दात, आमदानी तथा तरलता सन्तोषजनक नै रहेको छ ।
- (ख) व्यवसायिक संजाल वृद्धि, व्यवसाय विविधीकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको उद्देश्य रहे बमोजिम शाखा विस्तार गर्ने तथा ग्राहकमुखी नयाँ सेवा तथा सुविधा सुरु गर्ने योजना रहेको छ ।
- (ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएको छैन ।

३) कानुनी कारवाही सम्बन्धी विवरण :

- (क) यस अवधिमा बैंकले वा बैंकको विरुद्ध कुनै मुद्दा दायर भए नभएको :
यस अवधिमा बैंकले वा बैंकको विरुद्ध ८ वटा मुद्दा दायर भएको ।
- (ख) बैंकको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै किसिमको मुद्दा दायर भए नभएको :
यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।
- (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भए नभएको :
यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

- (क) धितोपत्र बजारमा भएको बैंकको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा:
देशको धितोपत्र बजारमा संगठित संस्थाहरुको शेयर कारोबारमा हाल देखिएको उतार चढावका बावजुद पनि यस बैंकको शेयर कारोबार सन्तोषजनक रहेको छ ।
- (ख) यस अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्या: यस अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्याको विवरण देहाय बमोजिम रहेको छ :

अधिकतम मूल्य	रु. २४४।००	कुल कारोबार शेयर संख्या	१३४,०५२
न्यूनतम मूल्य	रु. १८४।००	कुल कारोबार दिन	६३
अंशिवन मसान्तको अन्तिम मूल्य	रु. १९९।००	कुल कारोबार संख्या	१,०१३

५. समस्या तथा चुनौती

- (क) आन्तरिक समस्या तथा चुनौती
बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुनु, लगानीयोग्य क्षेत्रको अभाव हुनु, बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु जस्ता आन्तरिक समस्या रहेको विद्यमान परिप्रेक्ष्यमा बैंकको मुनाफा वृद्धि गर्ने कार्य चुनौती पूर्ण रहेको छ ।
- (ख) बाह्य समस्या तथा चुनौती
विश्वव्यापी आर्थिक मन्दी, मुलुकको आर्थिक वृद्धिदर न्यून हुनु, लगानी मैत्री वातावरण नहुनु, औद्योगिक तथा व्यापारीक क्षेत्रमा श्रम समस्या रहनु, उर्जा संकटलगायत समय-समयमा बन्द हडताल भई रहनु नै प्रमुख बाह्य समस्या हुन् । यस्ता समस्या विद्यमान रहेको अवस्थामा बैंकको कारोबार विस्तार गर्नु चुनौती पूर्ण छ ।
- (ग) रणनीति
बैंकले विभिन्न व्यवसायिक संघ-संस्था लगायत व्यक्तिगत ग्राहकहरूसँगको सम्बन्ध सुमधुर बनाउनका लागि छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरु उपलब्ध गराउनु नै चुनौती समाधान गर्ने आफ्नो रणनीति मानेको छ ।

६. संस्थागत सुशासन

- (क) नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थागत सुशासन अभिवृद्धिको लागि आन्तरिक प्रणाली व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षक नियुक्त गरिएको तथा लेखापरीक्षकबाट दिइएको सुझाव तथा निर्देशनहरु व्यवस्थापन मार्फत कार्यान्वयन गराउन लेखापरीक्षण समिति सदैव क्रियाशील रहेको छ ।
- (ख) संचालन जोखिम कम गर्न तथा कामलाई व्यवस्थित गर्न जोखिम व्यवस्थापन समिति गठन गरिएको छ । साथै विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरु जारी गरी लागू गरिएको छ । कारोबारलाई छिटो-छरितो, चुस्त तथा वैज्ञानिक बनाउन व्यवस्थापन तहमा व्यवस्थापन समिति (Executive Committee), कर्जा समिति, सम्पत्ति दायित्व समिति (ALCO) लगायतका विभिन्न समितिहरु क्रियाशील रहेका छन् ।

७. सत्य, तथ्य सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजको मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरु शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्तालाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

प्रमुख कार्यकारी अधिकृत